



जनमुखी बहुउद्देश्यीय सहकारी संस्था लि.
विदुर-४, विदुर, नुवाकोट

Photo
जमानीको फोटो

Photo
ऋणीको फोटो

The Manager

श्रीमान् व्यवस्थापक ज्यू,

Janamukhi Multipurpose Co-operative Ltd.

जनमुखी बहुउद्देश्यीय सहकारी संस्था लि.

I/We wish to apply for loan with following particulars.

Date:

मेरो/हाम्रो निम्न विवरण अनुसारको ऋण उपलब्ध गराई पाउँ भनी यो निवेदन गर्दछु/गर्दछौं ।

ऋणको किसिम Loan Title	☐ कृषि ऋण Agriculture Loan	☐ औद्योगिक/व्यापारिक ऋण Industrial/Business Loan	☐ घरायसी Household	☐ व्यक्तिगत ऋण Personal Loan
	☐ घरजग्गा Housing	☐ बैदेशिक ऋण Foregin Loan	☐ हायर पर्चेज ऋण Hire Purchases Loan	☐ अन्य Others

शेयर खाता नं. Share A/C No.		शेयर रकम Share Amount		बचत खाता नं. A/C No.		बचत रकम Saving Amount	
--------------------------------	----------------------	--------------------------	----------------------	-------------------------	----------------------	--------------------------	----------------------

ऋण माग रकम Requested Loan Amount		चुक्ता गर्ने अवधि Repayment Period		किस्ताको किसिम Mode of Installment of Payment	
-------------------------------------	----------------------	---------------------------------------	----------------------	--	----------------------

अक्षरेपी In Words		खाता खोलेको मिति Account Opening Date	
----------------------	----------------------	--	----------------------

निवेदकको नाम Name of Applicant		ई-मेल Email	
-----------------------------------	----------------------	----------------	----------------------

स्थायी ठेगाना Permanent Address		नागरिकता Citizenship No.	
------------------------------------	----------------------	-----------------------------	----------------------

अस्थायी ठेगाना Temporary Address		जारी गरेको स्थान Place of Issue	
-------------------------------------	----------------------	------------------------------------	----------------------

मोबाइल नं. Cell No.		उमेर Age	
------------------------	----------------------	-------------	----------------------

जन्म मिति Date of Birth		जारी मिति Issue Date	
----------------------------	----------------------	-------------------------	----------------------

बाबुको नाम Father's Name		निवास फोन नं. Residence Tel. No.	
-----------------------------	----------------------	-------------------------------------	----------------------

ससुराको नाम (विवाहित महिलाको हकमा) Father's in law Name		बाजेको नाम Grandfather's Name	
--	----------------------	----------------------------------	----------------------

सासुको नाम (विवाहित महिलाको हकमा) Mother's in law Name		पति/पत्नीको नाम Wife/Husband's Name	
---	----------------------	--	----------------------

पेशा: Occupation:	मासिक आमदानी: Monthly Income:	लिंगः ☐ महिला ☐ पुरुष ☐ अन्य Jender: ☐ Female ☐ Male ☐ Others	वैवाहिक स्थिति: Married Status:
----------------------	----------------------------------	--	------------------------------------

घर जग्गा धितो विवरण (Mortgage Details)

जिल्ला District	गा.पा./न.पा. Rural Munic/Munic.	वडा नं. Ward No.	कित्ता नं. Plot/KittaNo.	क्षेत्रफल Area	घर/जग्गा House/Land	कैफियत Remarks

जग्गाधनीको नाम: Landlord Name:	ठेगाना: Address:	मोवाइल: Mobile:
-----------------------------------	---------------------	--------------------

पारिवारिक विवरण (Funds Bakers Details)

नाम, थर Name	ठेगाना Address	बाबुको नाम Father's Name	बाजेको नाम Grand father	मोबाइल नं. Mobile No.	खाता नं. A/c No.	बचत रकम Saving Amount	दस्तखत Signature

स्वघोषणा: म/हामी यो स्वघोषणा गर्दछु/गर्दछौं कि माथि उल्लेखित शर्त कबुलियतहरूको अधिनमा तथा म/हामीले ऋण लिँदाको बखत सहकारीलाई गरिदिने सम्पूर्ण लिखतहरूको पालना गर्नेछु/गर्नेछौं । यदि शर्त कबुलियतहरूको उल्लंघन गरेमा सहकारीलाई सहकारी ऐन तथा अन्य प्रचलित ऐन कानुनले दिएको अधिकार प्रयोग गरी ऋण असुलीका प्रकृया अगाडि बढाएमा म/हामी मञ्जुर छु/छौं । साथै माथि उल्लेखित विवरण पूरा ठीक तथा सँचो हो र म/हामीले कुनै पनि तथ्य लुकाएका छैन/छैनौं । म/हामीले यो निवेदन फारम पढी यस सहकारीको सबै शर्तहरू बुझिसकेका छु/छौं ।

शर्त कबुलियत

- धितो तथा ऋण मूल्याङ्कन शुल्क बापत लाग्ने रकम संस्थाको नियम अनुसार नगद बुभाउने छु/छौं ।
- ऋणमा तोकिएको प्रतिशतका दरले लाग्ने व्याज तथा साँवा रकम संस्थाले तोकेको भुक्तानी तालिका बमोजिम बुभाउने छु/छौं । साथै, सहकारीको नियमानुसार लाग्ने अन्य दस्तुर तिन मञ्जुर छु/छौं ।
- किस्ताको म्याद वा ऋणको म्याद नाघेमा सहकारीले आफ्ना नियम अनुसारको हर्जना व्याज लगाई लिएमा मेरो/हाम्रो मञ्जुरी छ ।
- ऋण नियमित नगरेमा वा सहकारीसँग गरेको शर्तहरूका बर्खिलाप गरेमा सुरक्षण लेखिदिएको चलअचल सम्पत्तिलाई सहकारीले लिलाम बिक्री तथा अन्य कुनैपनि व्यवस्था गरी आफ्नो सम्पूर्ण लेना रकम असुल उपर गरीलिएमा म/हामी मञ्जुर छु/छौं र सो प्रकृत्यामा लाग्ने सम्पूर्ण दस्तुर तिन मञ्जुर छु/छौं ।
- सुरक्षण रहेको घर/जग्गा/सवारी साधनको बिमा म/हामी ऋणीले गराउने छु/छौं । बिमा नगरेमा मेरो/हाम्रो ऋण खातामा हिसाव खर्च लेखिदिनुहोला । सोमा पनि व्याज लागेमा मेरो/हाम्रो मञ्जुरी छ । बिमा प्रत्येक वर्ष नविकरण गर्न समेत मञ्जुरी छ ।
- प्रस्तावित धितो सुरक्षणको ईन्जिनियरबाट मूल्यांकन गराउनु परेमा मूल्यांकन गराउँदा लाग्ने दस्तुर म/हामी आफैं व्यहोर्ने मञ्जुर छु/छौं ।

आवेदकको घरसम्म पुग्ने नक्सा	धितो/जायजेथा (घरजग्गा) सम्म पुग्ने नक्सा
-----------------------------	--

ऋणीको प्रतिबद्धता: म/हामी माथि उल्लेखित ऋण रकम तोकिएको व्यवसायमा लगानी गरी तोकिएको भाखा अवधिभित्र ऋण चुक्ता गर्नेछु/छौं । यदि सो कर्जा तोकिएको व्यवसाय वा समयमा नतिरे/ नबुभाएमा संस्थाको नियम अनुसार सजाँय भोग्न मञ्जुर छु/छौं र ऋण दुरुपयोग गर्ने छैनौं । गरेमा कानुन बमोजिम सहुँला/बुभाउँला ।

दायाँ (R)	बायाँ (L)

निवेदकको दस्तखत

कार्यालय प्रयोजनको लागि (For Office Use Only)

फिल्ड सहायकको सिफारिस-फिल्ड अनुगमन रिपोर्ट:

नाम: पद: दस्तखत: मिति:

सिफारिसकर्ताको राय सुभावा:-

नाम: पद: दस्तखत: मिति:

ऋण लगानी तथा असुली उपसमितिको बैठकको निर्णय:-

ऋण लगानी तथा असुली उपसमिति संयोजकको नाम: दस्तखत: मिति:
 ऋण लगानी तथा असुली उपसमिति सदस्यको नाम: दस्तखत: मिति:
 ऋण लगानी तथा असुली उपसमिति सदस्यको नाम: दस्तखत: मिति:

माथि उल्लेखित प्रतिवेदनहरूको आधारमा संस्थाको सदस्य (ऋणी) श्री लाई रु.
 (अक्षरेपी) मिति का दिन रुपमा किस्ता बुभाउने गरी
 प्रतिशत व्याजदरमा ऋण लगानी उप-समितिबाट ऋण स्वीकृत गरी ऋण लगानी गर्ने/अनुमोदन गर्ने र सो ऋण रकम सम्बन्धित निकायमा पेश गरी ऋण लगानी गरियो ।

नाम: पद: दस्तखत: मिति:

सञ्चालक समितिको तर्फबाट प्रमाणित:-

नाम: पद: दस्तखत: मिति:

कर्जा लगानी सम्बन्धी सामान्य नियमहरू:

- समयावधि भित्र ऋण चुक्ता गर्न नसकी नविकरण गर्नु परेमा संस्थाको नियम अनुसार नविकरण गर्न सकिनेछ ।
- ऋणको अवधि समाप्त भई ऋणीले ऋण चुक्ता वा नविकरण नगरेमा जरिवाना लाग्नेछ ।
- ऋणीले यस संस्थासँग ऋण लिँदा गरिदिएको तमसुक बमोजिमको सम्पूर्ण शर्तहरू पालना गर्नुपर्नेछ ।
- बचत खाता खोलेको ३ महिनापछि मात्र ऋण लिन सकिनेछ र धितो ऋणमा भने धितो मूल्यांकनको आधारमा ऋण लिन सकिनेछ ।
- धितो ऋणको धितो मूल्यांकन समितिको प्रतिवेदन र आयश्रोतको आधारमा धितो मूल्यांकनको बढीमा ७० प्रतिशतसम्म लगानी गर्न सकिनेछ ।
- मोही लागेको र भैँभगडा भएको घर/जग्गा धितो स्वरूप लिइने छैन । ७. अन्य कुराहरू संस्थाको नियमानुसार हुनेछ ।

निवेदन साथ संलग्न हुनुपर्ने आवश्यक कागजातहरू:

- नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपी र फोटो-२ प्रति
- जमानत दिनेको नागरिकता प्रतिलिपी र फोटो-१
- सकल फिल्ड नक्सा/ट्रेस नक्सा
- व्यवसाय/आयकर दर्ता प्रमाणपत्र
- पारिवारिक विवरण
- जग्गाको लालपूजा
- जग्गाको चारकिल्ला प्रमाणित
- कर्जा उपयोग गर्ने व्यवसायको स्किम
- हकवालाको नागरिकता प्रतिलिपी र फोटो-१
- हालसाल तिरेको तिरोको रसिद
- घरको न.पा./गा.पा. बाट नक्सापास प्रमाणपत्र
- अन्य आम्दानी स्रोतको प्रमाणित कागजातहरू